



आठराई त्रिवेणी गाउँपालिका  
**गाउँ कार्यपालिकाको कार्यालय**

हाडपाड, ताप्लेजुङ  
१ नं प्रदेश नेपाल

मिति: २०७८/०७/१०

**करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना**

आठराई त्रिवेणी गाउँपालिकामा स्वास्थ्य, इन्जिनियरिङ तथा लघु उद्यम सेवा तर्फ रहने गरी तपशिलका पदमा देहायको संख्या र योग्यता भएका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त फारम आठराई त्रिवेणी कार्यालयबाट वा गाउँपालिकाको वेबसाइट [www.aathraitribenimun.gov.np](http://www.aathraitribenimun.gov.np) बाट प्राप्त गर्न सकिनेछ ।

तपशिल

विज्ञापन नं	पद	सेवा	माग संख्या	आवेदन दस्तुर
०१/०७८/७९	हे.अ	स्वास्थ्य	१	४००
०२/०७८/७९	कोभिड नर्स पाँचौ	स्वास्थ्य	१	४००
०३/०७८/७९	सब-इन्जिनियर	इन्जिनियरिङ	१	४००
०४/०७८/७९	लघु उद्यम विकास सहजकर्ता चौथो	लघु उद्यम	१	३००

आवश्यक न्यूनतम योग्यता र अनुभव:

१. शैक्षिक योग्यता

क. हे.अ पदको लागि आवश्यक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको ।

ख. कोभिड नर्सका लागि आवश्यक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL Nursing उत्तिर्ण भई Nepal Nursing Council मा दर्ता भएको ।

ग. सब इन्जिनियर पदको लागि आवश्यक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

घ. लघु उद्यम विकास सहजकर्ता चौथो: CTEVT बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धि TSLC उत्तिर्ण गरेको ।



आठराई त्रिवेणी गाउँपालिका  
**गाउँ कार्यपालिकाको कार्यालय**

हाडपाड, ताप्लेजुड

१ नं प्रदेश नेपाल

मिति: २०७८/०७/१०

२. परिक्षाको किसिम: आठराई त्रिवेणी गाउँपालिकामा करारमा प्राविधिक व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५, बमोजिम हुनेछ ।
३. उमेर: १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको ।
४. परिक्षा केन्द्र: आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय, हाडपाड, ताप्लेजुड ।
५. दरखास्त दिने अन्तिम मिति: २०७८/०७/२४ गते कार्यालय समय सम्म वा सार्वजनिक विदा परेको खण्डमा तत् पश्चात कार्यालय खुलेको दिन सम्म ।
६. दरखास्त बुझाउने स्थान: आठराई त्रिवेणी गाउँपालिकाको कार्यालय, हाडपाड, ताप्लेजुड ।
७. आवेदन तथा संलग्न कागजातहरू:
  - क. नागरिकताको प्रमाणित प्रतिलिपि
  - ख. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  - ग. सीप परिक्षणका प्रमाणपत्रको प्रतिलिपि
  - घ. अनुभवका प्रतिलिपि प्रमाणपत्रहरू
  - ड. ३ प्रति पासपोर्ट साईजको फोटो
८. सेवा अवधि र सुविधा गाउँपालिकाको नियमानुसार ।

नोट: राष्ट्रिय वाणिज्य बैंक, हाडपाड शाखामा रहेको आठराई त्रिवेणी गाउँपालिकाको आन्तरिक राजस्व खाता नं २६७०१००३०१०१०००२ (For Digital Payment: AATHRAI GA.PA.(GA-1-1)-AANTARIK RAJ) मा परिक्षा दस्तुर जम्मा गरेको भौचर र दरखास्त फारम सहित आवश्यक कागजात अपलोड गरि [aathrai.tribenimun@gmail.com](mailto:aathrai.tribenimun@gmail.com) मार्फत पनि आवेदन दिन सकिनेछ । साथै परिक्षाको मिति र स्थान अर्को सूचनाबाट सूचित गरिनेछ । अन्य जानकारीका लागि ९८५२६६०९६१ मा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत



आठराई त्रिवेणी गाउँपालिका  
**गाउँ कार्यपालिकाको कार्यालय**

हाडपाड, ताप्लेजुड

१ नं प्रदेश नेपाल

मिति: २०७८/०७/१०